



मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड

MANUSHI LAGHUBITTA BITTYA SANSTHA LTD

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था
केन्द्रीय कार्यालय बनेपा-१३, भैंसेपाटी, काभ्रे, फोन नं. ०११-६६२७८५, ०११-६६३१२७

NRB Directive

Form No. 9.5

Quarterly Financial Statement At the quarter ended Poush, 2079

(Rs. in '000)

S. N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	1713426.28	1772073.59	1408442.22
1.1	Paid-up Capital	109375.00	109375.00	109375.00
1.2	Reserves and Surplus	71595.31	79402.27	48118.35
1.3	Debenture and Bond			
1.4	Borrowings	544725.85	643126.52	492382.75
1.5	Deposits (a+b)	845805.05	810434.03	710343.88
	a. Domestic Currency	845805.05	810434.03	710343.88
	b. Foreign Currency			
1.6	Income Tax Liabilities		363.87	7130.73
1.7	Other Liabilities	141925.07	129371.91	41091.51
2	Total Assets (2.1 to 2.7)	1713426.28	1772073.59	1408442.22
2.1	Cash & Bank Balance	65031.46	74887.08	16858.62
2.2	Money at call and short Notice	12607.77	11323.39	20187.76
2.3	Investments			
2.4	Loans & Advances (a+b+c+d+e+f)	1564626.56	1617897.77	1327741.94
	a. Real Estate Loan			
	1. Residential Real Estate Loan (Except Personal Home Loan upto Rs 10 million)			
	2. Business Complex & Residential Apartment Construction Loan			
	3. Income generating Commercial Complex Loan			
	4. Other Real Estate Loan (Including Land Purchase & Plotting)			
	b. Personal Home Loan of Rs. 10 million or less			
	c. Margin Type Loan			
	d. Term Loan			
	e. Overdraft Loan / TR Loan / WC Loan			
	f. Others	1564626.56	1617897.77	1327741.94
2.5	Fixed Assets	8162.97	8156.47	6876.97
2.6	Non Banking Assets			
2.7	Other Assets	62997.51	59808.89	36776.93
3	Profit and Loss Account			
3.1	Interest income	113449.63	57397.35	93471.83
3.2	Interest Expense	65493.42	33433.52	44029.16
A	Net Interest Income (3.1-3.2)	47956.21	23963.83	49442.67
3.3	Fees Commission and Discount	502.90	189.17	580.41
3.4	Other Operating Income	15723.13	8881.76	17137.18
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	64182.24	33034.76	67160.25
3.6	Staff Expenses	36443.22	18231.16	29976.28
3.7	Other Operating Expenses	8345.07	4331.12	12267.32
C	Operating profit Before Provision (B-3.6-3.7)	19393.96	10472.48	24916.65
3.8	Provision for Possible Loss	72471.19	30982.42	896.49
D	Operating profit (C-3.8)	-53077.23	-20509.95	24020.16
3.9	Non Operating Income/Expenses (Net)	431.94	182.51	468.60
3.10	Write Back of Provision for Possible Loss	48178.71	21675.09	
E	Profit From Regular Activities (D+3.9+3.10)	-4466.58	1347.65	24488.76
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	-4466.58	1347.65	24488.76
3.12	Provision For Staff Bonus		134.76	2226.25
3.13	Provision For Tax		363.87	7130.73
G	Net Profit/Loss (F-3.12 -3.13)	-4466.58	849.02	15131.78
4	Ratios			
4.1	Capital Fund to RWA	10.82%	10.99%	11.30%
4.2	Non Performing Loan (NPL) to Total Loan	6.57%	4.02%	3.69%
4.3	Total Loan Loss Provision to total NPL	79.07%	101.97%	102.56%
4.4	Cost of Funds	8.05%	9.39%	9.58%
4.5	CD Ratio (Calculated as per NRB Directives)	152.42%	161.76%	161.39%

Note: If the statutory audit and supervisory authority notify any remarks for change, the unaudited financial statement will change accordingly.

Base Rate: 13.54%

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित आ.व. २०७८/०८० को दोस्रो त्रैमासिक प्रतिवेदन

१. प्रमुख वित्तीय विवरण :

क. त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान हिसाब सम्बन्धी विवरण :

यस वित्तीय संस्थाको आ.व २०७९/०८० को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत (unaudited) वासलात तथा नाफा-नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख. प्रमुख वित्तीय अनुपातहरू :

प्रति शेयर आमदानी (वार्षिक)	मूल्य आमदानी अनुपात (गुणा)	प्रति शेयर नेटवर्थ	प्रतिशेयर कूल सम्पत्तिको मूल्य	तरलता अनुपात
(४.०८)	(०.००४)	१६५.४६	(३८३.६१)	४.६८

२. व्यवस्थापकीय विश्लेषण:

क. त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आमदानी र तरलता कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरण : चालु आ.व. २०७९/०८० को दोस्रो त्रैमास अवधिका वित्तीय कारोबारहरू प्रक्षेपण गरिएको व्यवसायिक योजना अनुरूप नै रहेको छ । वित्तीय कारोबारहरूमा केही क्रमिक सुधार भई बैंकको मौज्जात, आमदानी र तरलतामा सन्तोषजनक रुपमा वृद्धि भएको छ ।

ख. व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाले शुरु देखि नै वित्तीय पहुच अभिवृद्धि गराई नेपालको गरिबी घटाउने, जीवनस्तरमा गुणस्तरयुक्त परिवर्तनका साथै लघु उद्यमशिलताको विकास गर्ने उद्देश्यले नेपाल भरि नै लघुवित्त सेवा प्रदान गर्ने अठोटका साथ अगाडी बढिरहेको छ । हाल १४ वटा जिल्लाहरूमा ३६ वटा शाखा कार्यालय अन्तर्गत ३४,३८७ जना सदस्यहरू लघुवित्तमा आवद्ध रहेका छन्, संस्थाले सदस्यहरूको क्षमता अभिवृद्धि, उद्यमशिलता विकास र व्यवसाय विस्तार गर्न व्यवसायिक साक्षरता तथा सीप विकास तालिम प्रदान गर्ने कार्यक्रमहरू गर्दै आइरहेको छ । आगामी अवधिमा प्रभावकारी रुपमा व्यवसायिक उपलब्धि हासिल गर्नका लागि संस्था प्रयत्नशील रहेको छ । पूँजीको आधार बलियो बनाई थप संस्थागत विकास र व्यवसायिक प्रगति हासिल गर्न उपयुक्त लघुवित्त वित्तीय संस्थासंग समन्वय गरी मर्जर तथा एक्विजिशन गर्ने कार्यलाई निरन्तरता दिने समेत संस्थाको आगामी योजना रहेको छ ।

ग. विगतको अनुभवबाट संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : हालको परिस्थितिमा सम्पूर्ण बैंकिङ प्रणाली नै तरलता अभावका माझ जुधिरहेको रहेको अवस्थामा समीक्षा अवधिमा वित्तीय संस्थाको कोषको लागत बढ्न गई नाफा र वित्तीय स्रोत परिचालनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । यस अवधिमा कर्जा विस्तार, बचत संकलन तथा नाफामा अपेक्षित नतिजा प्राप्त भएको छैन । पछिल्लो समयमा एकै कार्य क्षेत्रमा बहुसंख्यक लघुवित्त सेवा प्रदायकहरूको उपस्थितिले सदस्यहरू बिच कर्जाको दोहोरोपना बढ्न सक्ने जोखिमलाई न्युनिकरण गरी कर्जाको गुणस्तर कायम राख्नेमा व्यवस्थापन विश्वस्त छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

क. समीक्षा अवधिमा संस्थाले कसै विरुद्ध मुद्दा दायर गरेको छैन र संस्था विरुद्धमा मुद्दा दायर भएको कुनै सूचना जानकारी प्राप्त भएको छैन ।

ख. वित्तीय संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी सम्बन्धी कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन ।

ग. कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण:

क. यस संस्थाको शेयर कारोबारको अवस्था दोस्रो बजारसंग सकारात्मक रहेको छ ।

ख. नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com.np अनुसार मिति २०७९/०७/०१ देखि २०७९/०९/३० सम्मको अवधिमा शेयर कारोबार निम्न बमोजिम रहे